



# चुलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय



चुलाचुली, इलाम



कोशी प्रदेश, नेपाल  
फोन नं-९७४६८७२४२५

पत्र संख्या: ०८०।०८१  
च.नं.


प्रस्ताव पेश गर्ने सम्बन्धमा

प्रथम पटक सुचना प्रकाशन मिति २०८०/१२/०६

प्रस्तुत विषयमा चुलाचुली गाउँपालिकाको वडा नं ४ र ५ क्षेत्र अन्तर्गत Hume Pipe Installation and Graveling Works in Ward no 4 and 5 एकमुष्ट यस सुचना साथ सलग राखिएको BOQ बमोजिम के कति दररेटमा गर्न सकिने हो? तपशिल बमोजिमका कागजातहरू सहित मिति २०८०/१२/१३ गते कार्याल समयभित्र चुलाचुली गाउँपालिकाको कार्यालयमा प्रस्ताव पेश गर्नुहुन यस गाउँपालिकाको मौजूदा सूचीमा सूचित रहेका सम्पूर्ण निर्माण व्यावसायी/फर्महरूलाई सूचित गरिन्छ। पेश भएको प्रस्तावहरूमध्ये प्रचलित सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम न्यूनतम मुल्यांकित सारभुत रुपमा प्रभावग्राही प्रस्तावदातासंग सम्झौताको लागि प्रक्रिया अगाडी बढाइनेछ।

तपशिल :

१. रितपूर्वक भरिएको BOQ
२. कम्पनि दर्ताको प्रमाणपत्र
३. निर्माण व्यावसायी इजाजतको प्रतिलिपि
४. स्थायी लेखा नम्बर(प्यान) दर्ताको प्रतिलिपि
५. आ ब २०७९/८० को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि

  
केशव कुमार ठकाल  
प्रमुख प्रशासकीय अधिकृत

|    |  | Total Cost |        | VAT@13% |  | Total Cost with VAT |  |
|----|--|------------|--------|---------|--|---------------------|--|
| 7  | Providing and laying Reinforced cement concrete NP3 flush jointed pipe for culverts including fixing with cement mortar 1:2 as per Drawing and Technical Specifications having 450 mm internal dia. Pipe | Rm         | 82.50  |         |  |                     |  |
| 8  | Providing and laying Reinforced cement concrete NP3 flush jointed pipe for culverts including fixing with cement mortar 1:2 as per Drawing and Technical Specifications having 600 mm internal dia. Pipe | Rm         | 7.50   |         |  |                     |  |
| 9  | Scarifying the existing road surface to a depth of 50 mm and disposal of scarified Material with in all lifts and lead as per Drawing and Technical Specifications by mechanical meansup to 30m lead     | cum        | 600.00 |         |  |                     |  |
| 10 | Providing and laying River bed materials on prepared surface mixing without compacting to achieve the desired density complete as per Drawing and Technical Specifications by mechanical means           | cum        | 90.00  |         |  |                     |  |

**Chulachuli Rural Municipality**  
**Office of Rural Municipale Executive**  
**Chulachuli lam**  
**Koshi Province Nepal**

**Project Name: Hume Pipe Installation and gravelling works in Ward no 4 and Ward no 5**  
**Location: Chulachuli Ward 4 and 5**

**Bill of Quantity**

| Item no | Description  | Unit           | Quantity   | Rate (NRs.) | Amount (NRs.) | Remarks |
|---------|--|----------------|------------|-------------|---------------|---------|
|         |  |                | In Numbers |             | In Words      |         |
| 1       | Roadway excavation in all types of soil as per drawing and technical specification, including removal of stumps and other deleterious matter, with all lifts and lead as per Drawing and instruction of the Engineer by mechanical means | m <sup>2</sup> | 61.82      |             |               |         |
| 2       | Providing and laying of hand pack soling with 150 to 200 mm thick stones and packing with smaller stone on prepared surface as per Drawing and Technical Specifications  | m <sup>3</sup> | 6.18       |             |               |         |
| 3       | Providing and placing machine mixed cement concrete of M10 for the foundation and footing etc. including compaction, curing, testing etc all complete as per specification   | m <sup>3</sup> | 7.69       |             |               |         |
| 4       | Back filling with locally available material along the shoulder of pavement  | m <sup>3</sup> | 16.50      |             |               |         |
| 5       | Stone masonry works for Drains including supply of materials and haulage area distance upto 30m 'cement sand ratio 1:6   | m <sup>3</sup> | 20.57      |             |               |         |
| 6       | Providing suitable material and back filling behind abutment, wing wall and return wall complete as per Drawing and Technical Specifications by locally available material without watering including compaction by tamping rod          | m <sup>2</sup> | 18.56      |             |               |         |